

नेपाल सरकार

युवा तथा खेलकुद मन्त्रालय

सिंहदरबार, काठमाण्डौ ।

नेपाली युवा प्रतिनिधिमण्डलको श्रीलंका भ्रमणका लागि हवाई टिकट खरिद गर्ने कार्यको लागि  
सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति २०७५।११।१५)

यस मन्त्रालयको लागि आ.व. ०७५/७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार युवा अनुभव आदानप्रदान कार्यक्रम संचालन गर्न आवश्यक पर्ने तपसील बमोजिमको कार्यको लागि हवाई टिकट खरिद गर्न प्रचलित खरिद ऐन तथा नियमावली अनुसार यो सिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ ।

१. सिलबन्दी दरभाउपत्रदाताले पालना गर्नुपर्ने सर्तहरू सिलबन्दी दरभाउपत्र फाराममा उल्लेख गरिएको छ ।
२. सिलबन्दी दरभाउपत्र फाराम प्राप्त गर्नका लागि निवेदकले आ.व. २०७५/७६ का लागि नविकरण गरेको सम्बन्धित कामको इजाजत प्राप्त फर्म वा कम्पनी दर्ता, स्थायी लेखा नं. दर्ता, मु.अ.कर दर्ता प्रमाणपत्र तथा आ.व. २०७४/७५ सम्मको कर चुक्ताको प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपिहरूका साथै रु.१० को टिकट टाँस गरेको निवेदन, एभरेष्ट बैंक लि. सिंहदरबारमा रहेको राजश्व खाता नं. ००१००१०६२०००००, कार्यालय कोड नं. ३४३००३५०१, राजश्व शिर्षक नम्बर १४२२९ मा रु.१०००।- जम्मा गरेको सकल भौचर संलग्न गरी यस मन्त्रालयको भण्डार फाँटबाट सूचना प्रकाशित भएको मितिले १५(पन्ध्र) दिनभित्र प्राप्त गर्न सकिनेछ ।
३. सिलबन्दी दरभाउपत्र खरिदकर्ताले आफूले खरिद गरेको सिलबन्दी दरभाउपत्र फाराम भरी यो सूचना प्रकाशन भएको मितिले १६ औं दिनको १२.०० बजेसम्म युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाण्डौमा दर्ता गरिसक्नु पर्नेछ । प्राप्त सिलबन्दी दरभाउपत्रहरू सोही दिनको १.०० बजे सिलबन्दी दरभाउपत्रदाता वा निजको प्रतिनिधिहरूको रोहवरमा वा अनुपस्थितिमा पनि यस मन्त्रालयमा खोलिनेछ ।
४. सिलबन्दी दरभाउपत्र खरिद गर्ने तथा पेश गर्ने अन्तिम दिनमा सार्वजनिक विदा परेमा सोको लगत्तै कार्यालय खुल्ने दिनलाई सिलबन्दी दरभाउपत्र खरिद गर्ने तथा पेश गर्ने अन्तिम दिन कायम गरिनेछ ।
५. सिलबन्दी दरभाउपत्रको मान्य अवधि ४५ दिनको हुनेछ ।
६. सिलबन्दी दरभाउपत्रदाताले जमानत वापत रु. ५७,०००।- श्री कोष तथा लेखा नियन्त्रक कार्यालय, सिंहदरबार, काठमाण्डौको एभरेष्ट बैंक, सिंहदरबारमा रहेको धरोटी खाता नं. १३५००१ (कार्यालय कोड नं. २७-३४३-०१) मा यस मन्त्रालयको प्रयोजनका लागि जम्मा गरेको सकल भौचर अथवा यस मन्त्रालयको नाममा नेपाल सरकारबाट मान्यता प्राप्त भएको 'क' वर्गको वाणिज्य बैंकले जारी गरेको शर्तरहितको बैंक ग्यारेन्टी (बीड बण्ड) शिलबन्दी दरभाउपत्रकासाथ पेश गर्नु पर्नेछ । पेश गरिएको बैंक ग्यारेन्टी शिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम मितिबाट कम्तिमा ७५ (पचहत्तर) दिन म्याद भएको हुनुपर्नेछ ।
७. सिलबन्दी दरभाउपत्रदाताले सिलबन्दी दरभाउपत्र फाराम खरिद गरी खामको बाहिरपट्टी कार्यक्रमको नाम लेखी सिलबन्दी गरी पेश गर्नुपर्नेछ ।
८. प्रस्तावित कार्यक्रमहरूको मिति तथा सहभागी हुने व्यक्तिहरूको संख्यामा फेरवदल भएमा त्यसको व्यवस्थापन गर्ने दायित्व सिलबन्दी दरभाउपत्रदाताको हुनेछ ।
९. रीत नपुगेको वा तोकिएको म्यादभित्र प्राप्त नभएको सिलबन्दी दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।
१०. सिलबन्दी दरभाउपत्र पूरा वा आंशिक रुपमा स्वीकार गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार यस मन्त्रालयमा सुरक्षित रहनेछ ।
११. अन्य कुराहरू सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम हुनेछ ।
१२. यस सम्बन्धी विस्तृत जानकारीका लागि कार्यालय समयभित्र उपस्थित भई यस मन्त्रालयबाट वा फोन नं. ०१-४२००५४४ मा सम्पर्क गरी बुझ्न सकिनेछ र मन्त्रालयको वेबसाइट [www.moys.gov.np](http://www.moys.gov.np) मा पनि हेर्न सकिनेछ ।

क्र सं.	विवरण	प्रस्तावित संख्या	प्रस्तावित मिति	जमानत रकम	सिलबन्दी दरभाउ पत्र फारम दस्तुर (फिर्ता नहुने गरी)
१	नेपाली युवा प्रतिनिधिमण्डलको श्रीलंका भ्रमणका लागि हवाई टिकट (काठमाण्डौ-कोलम्बो-काठमाण्डौ) व्यवस्थापन गर्ने ।		सन् २०१९ को मार्च २४-३१	रु.५७,०००।-	रु.१०००।-